



नेपाल राष्ट्रपत्र

भाग ३

श्री ५ को सरकारद्वारा प्रकाशित

खण्ड ३०] काठमाडौं, भदौ २३ गते २०३७ साल [संख्या २२

श्री ५ को सरकार

अर्थ मन्त्रालयको

सूचना

श्री ५ को सरकारले आयकर ऐन, २०३१ को दफा ४० (१) ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित कर कार्यालयसमक्ष हिसाब किताब नभएका करदाताहरूबाट पेश हुन आएका आय विवरणहरूमध्ये वार्षिक खुद आय रु. २५,०००।- सम्म आय आर्जन गरेको भन्ने कर अधिकृतलाई लागेमा यस्ता आयकरदाताहरूको वार्षिक खुद आय निर्धारण गर्न निमित्त आयकर नियमावली लागू नभएसम्मको लागि देहायबमोजिम अध्यक्ष र सदस्यहरू भएको जिल्लास्तरीय आय निर्धारण समिति गठन गरेको छः-

समितिको गठन:

- (क) सम्बन्धित कर कार्यालयका कर अधिकृत वा प्रमुख कर अधिकृत- अध्यक्ष
- (ख) स्थानीय मूल भन्सारको हाकिम वा निजको अनुपस्थितिमा सोही कार्यालयको तहरीर, सो कार्यालय नभएको जिल्लाको लागि स्थानीय प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट मनोनीत गरी खटाएको सोही कार्यालयको एकजना प्रतिनिधि- सदस्य

२८१

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(२)

नेपाल राजपत्र भाग ३

- (ग) काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको हकमा वाणिज्य विभागको एकजना प्रतिनिधि, अन्य जिल्लाको लागि स्थानीय अन्तःशुल्क कार्यालयको हाकिम वा निजको अनुपस्थितिमा सोही कार्यालयको तहरीर, सो कार्यालय नरहेको जिल्लाको लागि स्थानीय माल वा कोष तथा तहसील कार्यालयको हाकिम वा निजको अनुपस्थितिमा सोही कार्यालयको तहरीर— सदस्य
- (घ) स्थानीय जिल्ला पञ्चायतको सभापति वा निजले खटाएको सोही जिल्ला पञ्चायतको उप-सभापति वा एकजना सदस्य— सदस्य
- (ङ) स्थानीय व्यापार संघबाट खटाएको वा व्यापार संघ नभएका जिल्लामा प्र.जि. अ. ले तोकेको एकजना व्यापारी प्रतिनिधि वा खटिएका व्यापारी प्रतिनिधिको सम्बन्धमा व्यापारीहरूको बीच विवाद उठी निजलाई मान्यता दिन नहुने भन्ने कर अधिकृतको लिखित प्रतिवेदन परेमा प्र. जि. अ. ले मनोनयन गरेको एक जना स्थानीय प्रतिष्ठित व्यक्ति— सदस्य

आज्ञाले—

गोरक्षबहादुर न्हछे प्रधान
श्री ५ को सरकारको सचिव

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।